

2021/2022

विद्यार्थी वित्तीय सहयोग योजनाहरूका लागि
घरेलु आवेदन



विद्यार्थी वित्त कार्यालय

काम गर्ने परिवार तथा विद्यार्थीका लागि वित्तीय सहयोग निकाय

(Nepali)

"विद्यार्थी वित्तीय सहयोग योजनाहरूका लागि घरेलु आवेदन फारम" परिवारमा आधारित आवेदन फारम हो जसले प्राथमिक (प्राथमिक) र माध्यमिक (माध्यमिक) विद्यालय (हरू) वा किन्डरगार्टन (हरू)/बाल स्याहार केन्द्र (हरू) मा अध्ययन गर्ने बच्चा (हरू) भएका परिवारहरूलाई विद्यार्थी वित्तीय सहयोगको लागि आवेदन दिनमा सहजीकरण गर्छ ।

योग्यताका मापदण्डहरू

- आवेदकहरूले आयस्रोत जाँचमा उत्तीर्ण हुनुपर्छ र आवेदकहरू विद्यार्थी-आवेदकहरूको अभिभावक वा संरक्षक (नाबालक अध्यादेशको संरक्षकता, क्याप, 13 अन्तर्गत मान्य भए अनुसार) हुनुपर्छ । अन्यथा, आवेदकहरूले आवेदन फारममा यसलाई किन पालना गर्ने सकिँदैन भन्ने बारेमा विस्तृत रूपमा प्रमाण सहित स्पष्ट पार्नुपर्छ;
- विद्यार्थी-आवेदकहरू हडकडको अविवाहित निवासी हुनुपर्छ र उनीहरूसँग हडकडमा कानूनी रूपमा स्थायी आवासको अधिकार, बसोबास गर्ने अधिकार वा बसाइको कुनै पनि शर्त बिना (बसाइको सीमा बाहेक) रहने वैध अनुमति हुनुपर्छ । भिजिट भिसा, दुइतर्फी निकास अनुमति, विद्यार्थी भिसा मात्र भएका विद्यार्थीहरू वा विद्यार्थी-भिसा/भिजिट-भिसा धारकहरूका आश्रित व्यक्तिहरू विद्यार्थी वित्तीय सहयोगको लागि आवेदन दिन योग्य हुँदैनन् ।
- किन्डरगार्टनमा नर्सरी, तल्लो र माथिल्लो कक्षाहरू (K1 देखि K3 सम्म) मा अध्ययन गरिरहेका विद्यार्थी-आवेदकहरू
 - 31 अगस्त 2021 मा कम्तीमा पनि 2 वर्ष 8 महिना पुगेको हुनुपर्छ (अर्थात् 31 डिसेम्बर 2021 मा वा सोभन्दा अगाडि जन्मिएको हुनुपर्छ); र
 - शिक्षा व्यूरो (EDB) मा दर्ता भएका किन्डरगार्टनहरूमा नर्सरी, (K1) तल्लो (K2) र माथिल्लो कक्षाहरू (K3) मा अध्ययन गरिरहेको हुनुपर्छ । सो किन्डरगार्टन गैर-नाफामूलक किन्डरगार्टन हुनुपर्छ र त्यसले किन्डरगार्टन शिक्षा योजना अन्तर्गत स्थानीय पाठ्यक्रम प्रदान गर्ने हुनुपर्छ ।
- बाल स्याहार केन्द्रहरू (उमेर समूह 02) र बाल स्याहार केन्द्रहरू (उमेर समूह 23) मा अध्ययन गरिरहेका विद्यार्थी-आवेदकहरू -
 - समाज कल्याण विभाग (SWD) मा दर्ता भएका बाल स्याहार केन्द्रहरू (दिवा शिशुसदन, दिवा नर्सरी वा किन्डरगार्टन सहित बाल स्याहार केन्द्रहरूमा सम्बन्धित उमेर समूहहरू) मा पूरा-दिन स्याहार सेवाहरू प्राप्त गरिरहेको हुनुपर्छ; र
 - उहाँ मूल्याङ्कन अवधि भित्रमा उनीहरूले "सामाजिक आवश्यकताहरू" जाँचलाई उत्तीर्ण गर्नुपर्छ; र
- विद्यार्थी-आवेदकहरू अध्ययन गरिरहेका विद्यालयहरू निम्न योजनाहरूमा निर्धारित गरिएको श्रेणीमा पर्नुपर्छ :

वित्तीय सहयोग योजनाहरू

- किन्डरगार्टन तथा बाल स्याहार केन्द्र शिक्षण शुल्क छुट (KCFR) योजनाले** आवश्यकतामा रहेका परिवारहरूलाई किन्डरगार्टन शिक्षा योजना अन्तर्गतका स्थानीय गैर-नाफामूलक किन्डरगार्टनहरूमा नर्सरी, तल्लो र माथिल्लो कक्षाहरूमा अध्ययन गर्ने र/वा बाल स्याहार केन्द्रहरूमा पूरा-दिन बाल स्याहार सेवाहरू प्राप्त गर्ने उनीहरूको बच्चाहरूलाई शिक्षण शुल्कमा छुटको रूपमा वित्तीय सहयोग उपलब्ध गराउँछ ।
- किन्डरगार्टन विद्यार्थीहरू (Grant-KG) का विद्यालयसँग सम्बन्धित खर्चहरूका लागि अनुदान** योजनाले KFR योजना अन्तर्गत आयस्रोत जाँच उत्तीर्ण गर्ने तथा समान योग्यता सम्बन्धी मापदण्डहरू पूरा गर्ने सक्ने आवश्यकतामा रहेका किन्डरगार्टन विद्यार्थीहरूलाई किन्डरगार्टन शिक्षा योजना अन्तर्गत विद्यार्थीहरूको किन्डरगार्टन शिक्षामा लाग्ने विद्यालय सम्बन्धी खर्चहरू भुक्तानी गर्न अतिरिक्त अनुदान उपलब्ध गराउँछ ।
- विद्यालय पाठ्यपुस्तक सहयोग (TA) योजनाले** आवश्यक पाठ्यपुस्तक र विद्यालय सम्बन्धी विविध खर्चहरूको शुल्कहरूलाई समेट्नको लागि प्रत्यक्ष अनुदान योजना अन्तर्गत सरकारी, आर्थिक सहयोग-प्राप्त, प्रति व्यक्ति अनुदान-प्राप्त विद्यालयहरू (पर क्यापुत ग्यान्ट स्कूल) तथा स्थानीय विद्यालयहरूमा रहेका प्राथमिक/द्वितीय उच्च माध्यमिक 3 माध्यमिक 6 मा अध्ययनरत आवश्यकतामा रहेका विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउँछ ।
- विद्यार्थी यात्रा अनुदान (STS) योजनाले** औपचारिक प्राथमिक वा माध्यमिक तथ्याको शिक्षा प्राप्त गरिरहेका वा कुनै स्वीकार्य संस्थामा पहिलो स्नातक तहसम्म पूर्णकालीन दिवा पाठ्यक्रम अध्ययन गरिरहेका त्यस्ता विद्यार्थीहरू, जो विद्यालयबाट हिँडेर जाँदा 10 मिनेटभन्दा बढीको दुरीमा बस्छन् र विद्यालय जाँदा सार्वजनिक यातायातको साधन प्रयोग गर्छन्, उनीहरूलाई यातायात अनुदान उपलब्ध गराउँछ ।
- इन्टरनेट उपयोग शुल्कको लागि अनुदान योजना (SIA)** ले प्राथमिक वा माध्यमिक तहमा पूर्णकालीन अध्ययन गर्ने बालबालिका, वा पूर्णकालीन डिप्लोमा Yi Jin (DYJ) (2016 भन्दा अगाडि Yi Jin डिप्लोमा (YJD) भनेर चिनिने) कार्यक्रमहरू वा सो सरहको व्यावसायिक तालिम परिषद (VTC) को कोर्सहरू गर्दै गरेका विद्यार्थीहरूलाई घरमा इ-लर्निङको लागि आवश्यक इन्टरनेट उपयोग शुल्क त्यस्ता बच्चाहरू भएका परिवारलाई अनुदान उपलब्ध गराउँछ (उदाहरण को लागि, ब्रोडब्याण्ड इन्टरनेट सेवा वा स्थिर वा मोबाइल दूरसंचार सेवाहरू को अपरेटरहरू द्वारा प्रदान JM कार्ड मा शुल्क) । अनुदान घरेलु आधारमा दिइन्छ । योग्य परिवारहरूले घरमा बालबालिकाहरूको सङ्ख्या जति भए पनि घर-परिवारको हिसाबले निर्धारित एक समान नगद अनुदान प्राप्त गर्नेछन् ।

आवेदनका प्रक्रियाहरू

यदि परिवारहरूले 2021/22 विद्यालय वर्षको निम्ति विद्यार्थी वित्तीय सहयोगको लागि आवेदन दिन चाहेमा कृपया घरैले आवेदनमा मार्गनिर्देशन नोटहरू अनुसार कागज-आधारित आवेदन फारम (SFO 106B वा SFO 7B) भर्नुहोस् र सबै आवश्यक सहायक कागजपत्रहरूको साथमा भरिएको आवेदन फारमलाई हुलाकमार्फत सोझै SFO लाई पठाउनुहोस् । वा पुरा भरेर र अन-लाइन इलेक्ट्रोनिक आवेदन फारम बुझाउनुहोस् । हरेक परिवारले एउटा मात्र आवेदन बुझाउनुपर्छ । एउटै आवेदकबाट एकभन्दा बढी आवेदनहरू प्राप्त भएमा सो आवेदनहरूलाई खारेज गरिनेछ । आवेदन प्रक्रियाको बारेमा तल विस्तृतमा व्याख्या गरिएको छ -

(i) प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरूको वित्तीय सहयोगको आवेदनहरूमा लागू हुने

समय	प्रक्रियाहरू
मे 2021 को अन्त्यमा वा सोभन्दा अगाडि	आवेदकहरूले पूरक कागज-आधारित फारम (यदि लागू हुने भएमा) र सम्बद्ध सहायक कागजपत्रहरूको प्रतिलिपिहरूका साथमा पूरा भरिएको आवेदन फारमलाई बुझाउन उपलब्ध गराइएको ठेगाना भएको खाम प्रयोग गरेर हुलाक मार्फत SFO लाई पठाउनुपर्छ । वा अनलाइन इलेक्ट्रोनिक आवेदन फारम बुझाउनुहोस् ।
2020/21मा विद्यालय विद्यालय पाठ्यपुस्तक सहयोग गरिसकेका आवेदकहरूका लागि	
2021 जुलाईको अन्त्य/अगस्तमा	यदि 31 मई 2021 मा वा सोभन्दा अगाडिसम्म आवेदन बुझाउने आवेदकहरूले सहायक कागजपत्रहरूका साथमा सबै जानकारी उपलब्ध गराएका छन्, योग्यताका मापदण्डहरू पूरा गरेका छन् र आयस्रोत जाँच उत्तीर्ण गरेका छन् भने सन् 2021 जुलाईको अन्त्य/अगस्तमा SFO ले योग्य विद्यार्थीहरूलाई <u>अटोपे मार्फत</u> अस्थायी विद्यालय पाठ्यपुस्तक सहयोग र योग्य परिवारहरूलाई इन्टरनेट उपयोग शुल्कको लागि अनुदान निकास गर्नेछ । SFO ले अगस्त 2021 को वरपर आवेदकहरूलाई नतिजाको सूचना* पनि जारी गर्नेछ । आयस्रोत जाँचमा उत्तीर्ण हुन नसक्ने, SFO द्वारा तय गरिएको अन्तिम मितिसम्म आवश्यक पूरक जानकारी उपलब्ध गराउन असफल हुने वा आफ्नो आवेदनहरू फिर्ता लिने परिवारहरूलाई "अयोग्यताको सूचना" जारी गरिनेछ ।
अक्टोबर 2021 बाट सुरु हुने	अस्थायी I/A वितरण गरिसकेका विद्यार्थीहरूका लागि नयाँ विद्यालय वर्षको निम्ति पाठ्यपुस्तक अनुदान दरहरू उपलब्ध भएपछि (अक्टोबर 2021 को वरपर) र अक्टोबर 2021 बाट सुरु हुनेगरी विद्यार्थी-आवेदकको विद्यालयसम्बन्धी जानकारी EDB को डाटाबेससँग रुजु गराएपछि SFO ले पुनः हिसाब गर्नेछ र आवेदकहरू कति अनुदान रकम प्राप्त गर्न योग्य छन् भनेर निर्धारण गर्नेछ र आवेदकहरूलाई बाँकी अनुदान रकम निकास गर्नेछ र बढी भुक्तानी गरिएको खण्डमा आवेदकहरूबाट सो रकम फिर्ता लिनेछ ।
2020/21 मा विद्यालय पाठ्यपुस्तक सहयोग वितरण नगरिएका वा 2021/22 मा 1 मा अध्ययन गरिरहेका बच्चाहरू भएका आवेदकहरूका लागि	
अगस्त 2021	यदि 31 मई 2021 मा वा सोभन्दा अगाडिसम्म आवेदन बुझाउने आवेदकहरूले सहायक कागजपत्रहरूका साथमा सबै आवश्यक जानकारी उपलब्ध गराएका छन् भने अगस्त 2021 बाट सुरु हुनेगरी SFO ले योग्य आवेदकहरूलाई "नतिजाको सूचना" *, विद्यार्थी-आधारित योग्यता प्रमाणपत्र (EC) र "वित्तीय सहयोग योजनाहरूका लागि मार्गनिर्देशन नोटहरू" जारी गर्नेछ । आयस्रोत जाँचमा उत्तीर्ण हुन नसक्ने, SFO द्वारा तय गरिएको अन्तिम मितिसम्म आवश्यक पूरक जानकारी उपलब्ध गराउन असफल हुने वा आफ्नो आवेदनहरू फिर्ता लिने परिवारहरूलाई "अयोग्यताको सूचना" जारी गरिनेछ ।
सेप्टेम्बर 2021	ECs प्राप्त गर्ने आवेदकहरूले व्यक्तिगत जानकारी र ECs मा पहिले नै प्रिन्ट गरिएको योजना (हरू) मा आफूले रोजेको योजना (हरू) लाई ध्यानपूर्वक रुजु गर्नुपर्छ । आवेदकहरूले सो ECs हरूलाई भरेर आवेदन प्रक्रिया अगाडि बढाउन विद्यालय सुरु भएको एक हप्ता भित्र वा ECs हरू जारी गरिएको मितिबाट दुई हप्ता भित्र (यो दुई मध्ये जुन पछि आउँछ) बच्चाहरू अध्ययन गर्ने विद्यालयलाई फिर्ता गर्नुपर्छ । विद्यालयहरूले विद्यार्थी-आवेदकहरूको स्थिति तथा उपस्थितिलाई प्रमाणित गर्नेछन् र त्यसपछि सो ECs हरूलाई SFO समक्ष पठाउनेछन् । सामान्यतया SFO ले अन्तिम दिनपछि बुझाइएका कुनै पनि ECs हरूलाई स्वीकार गर्ने छैन ।

अक्टोबर 2021 वा त्यसपछि	फिर्ता गरिएका ECs हरूलाई रुजु गरेपश्चात्, SFO ले आवेदन दिएर सम्बन्धित योजनाहरूका लागि योग्य ठहर भएका विद्यार्थीहरूलाई अटोपे मार्फत वितीय सहयोग निकासी गर्नेछ ।
-------------------------	--

*2021/22 मा पूर्व-प्राथमिक तहका विद्यार्थीहरूका लागि वितीय सहयोगको लागि एउटै समयमा आवेदन दिने बच्चाहरू भएका आवेदकहरूका लागि, SFO ले योग्य परिवारहरूलाई SC सहित "नतिजाको सूचना" जारी गर्नेछ । विवरणको लागि, कृपया पूर्व-प्राथमिक तहका विद्यार्थीहरूको वितीय सहयोगमा लागू हुने आवेदनका प्रक्रियाहरू हेर्नुहोस् ।

(iii) पूर्व-प्राथमिक तहका विद्यार्थीहरूको वितीय सहयोगको आवेदनहरूमा लागू हुने

समय	प्रक्रियाहरू
2021/22-प्राथमिक विद्यार्थीहरूका लागि मात्र (विद्यालय वर्ष 2020/21 मा अध्ययन गर्ने विद्यार्थीहरूलाई यसमा नसमेटिने) वितीय सहयोग वितरण गरिएका आवेदकहरूका लागि	
जून 2021 मा वा सो महिनाको अन्त्यभन्दा अगाडि	आवेदकहरूले "सामाजिक आवश्यकताहरू" मूल्याङ्कन फारम (यदि लागू हुने भएमा) र सम्बद्ध सहायक कागजपत्रहरूको प्रतिलिपिहरूका साथमा पूरा भरिएका आवेदन फारमलाई बुझाउन उपलब्ध गराइएको ठेगाना भएको खाम प्रयोग गरेर हुलाक मार्फत वा इलेक्ट्रोनिक फारम अनलाइन बुझाउनुपर्नेछ । लाई पठाउनुपर्छ ।
अगस्त 2021 वा त्यसपछि	यदि 30 जून 2021 मा वा सोभन्दा अगाडिसम्म आवेदन बुझाउने आवेदकहरूले सहयोगी कागजपत्रहरूका साथमा सबै आवश्यक जानकारी उपलब्ध गराएमा अगस्त 2021 बाट सुरु हुने गरी SFO ले योग्य आवेदकहरूलाई विद्यार्थी-आधारित विद्यालय प्रमाणपत्र (SC) सहित "नतिजाको सूचना" जारी गर्नेछ । सम्बद्ध SC को आवश्यकता 2021/22 विद्यालय वर्षमा अर्को विद्यालयमा स्थानान्तरण भएर जाने, पहिले नै छापिएका भन्दा फरक कक्षा र सत्र भएका र प्रि-प्राथमिकको लागि पहिलो पटक वितीय सहयोगको लागि आवेदन गरेका विद्यार्थी-आवेदकहरूलाई मात्र लागू छ । यस्ता मामिलाहरूमा, आवेदकहरूले SC लाई 2021/22 मा अध्ययनरत विद्यालयमा 31 अगस्त 2021 वा SC जारी गरिएको मितिबाट दुई हप्ता भित्र (जुन पछि हुन्छ) मा प्रोसेसिङको लागि अनिवार्य रूपमा बुझाउनुपर्छ ।
2020/21 मा प्रि-प्राथमिक विद्यार्थीहरूका लागि वितीय सहयोग वितरण नगरिएका आवेदकहरूका लागि	
जुलाई 2021 वा त्यसपछि	SFO ले विद्यालयमार्फत सम्बन्धित आवेदकहरूलाई SC सहित "विद्यार्थी वितीय सहयोग योजनाहरूका लागि घरेलु आवेदन फारम" वितरण गर्नेछ र 1 अगस्त 2021 बाट आवेदनहरू लिन सुरु गर्नेछ । पूरा भरिएका कागजमा-आधारित आवेदन फारमहरूलाई आवेदकहरूले सकेसम्म चाँडो हुलाकद्वारा, वा इलेक्ट्रोनिक फारम अनलाइन बुझाउनुपर्नेछ सोझै SFO लाई पठाउनुपर्नेछ र प्रोसेसिङको लागि SC लाई वर्ष 2021/22 मा अध्ययनरत विद्यालयमा 31 अगस्त 2021 भन्दा अगाडि बुझाउनुपर्नेछ ।

नोटहरू:

- हाल व्यापक सामाजिक सुरक्षा सहयोग (CSSA) प्राप्त गरिरहेका परिवारहरूमा प्राथमिक र माध्यमिक विद्यालय वा किन्डरगार्टन र सोभन्दा मुनिका अन्य कक्षा तहहरूमा अध्ययनरत बालबालिकाहरू छन् भने 2021/22 विद्यालय वर्षको लागि उनीहरूको विद्यालयको शिक्षा शुल्कमा छुट, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा स्टेशनरीहरूको खर्च, यातायात खर्च, घरमा इन्टरनेट उपयोग शुल्क, आदिको लागि विद्यालयको सहयोग प्राप्त गर्न उनीहरूले सोझै SWD मा आवेदन बुझाउनुपर्छ । उनीहरूले SFO मा आवेदन बुझाउनुपर्ने छैन ।
- यदि आवेदकले 2021/22 को लागि अनलाइन "विद्यार्थी वितीय सहयोग योजनाको लागि इलेक्ट्रोनिक घरेलु आवेदन फारम" बुझाएको भएमा, उनीहरूले SFO लाई छुट्टै कागजमा-आधारित आवेदन फारम बुझाउनु पर्दैन ।

- (iii) सामान्य परिस्थितिहरूमा (पूर्व-प्राथमिकका विद्यार्थीहरूलाई वित्तीय सहयोग बाहेक), 1 मार्च 2022 मा वा त्यसपछि बुझाइएका कुनै पनि "विद्यार्थीहरूको लागि आर्थिक सहयोग योजनाहरूको लागि घरेलु आवेदन फारम" लाई SFO ले स्वीकार गर्ने छैन । हरेक वित्तीय सहयोग योजनाको लागि आवेदन बुझाउने अन्तिम मिति तलको तालिकामा सूचीबद्ध गरिएको छ -

वित्तीय सहयोग योजनाहरू	आवेदन बुझाउने अन्तिम मिति
किन्डरगार्टन तथा बाल स्याहार केन्द्र शिक्षण शुल्क छुट (KCFR) योजना	आवेदकहरूले 2021/22 विद्यालय वर्षमा कक्षाहरूमा अध्ययन सक्काउनुभन्दा अगाडिको मिति वा 15 अगस्त 2022 भन्दा ढिलो नहुने मिति मध्ये जुन मिति अधिल्लो हुन्छ सो मिति बमोजिम आफ्नो आवेदनलाई SFO लाई बुझाउनुपर्छ । अन्यथा, उनीहरूले आयस्रोत जाँच (means test) उत्तीर्ण गर्न सक्ने र योग्यताको मापदण्ड पुऱ्याउने भए तापनि शुल्क छुट सामान्यतया निकास हुने छैन । आवेदकहरूले आवेदन फारम बुझाउने महिना वा विद्यार्थी-आवेदकहरूलाई किन्डरगार्टन/बाल स्याहार केन्द्रमा भर्ना गरिएको महिना मध्ये जुन महिना पछि आउँछ त्यही महिनाबाट शिक्षा शुल्कमा छुट लागू हुन्छ ।
किन्डरगार्टन विद्यार्थीहरू (Grant-KG) का विद्यालयसँग सम्बन्धित खर्चहरूका लागि अनुदान	आवेदकहरूले 2021/22 विद्यालय वर्षमा कक्षाहरूमा अध्ययन पुरा हुनुभन्दा अगाडिको मिति वा 15 अगस्त 2022 भन्दा ढिलो नहुने गरि मध्ये जुन मिति अधिल्लो हुन्छ सो मिति बमोजिम आफ्नो आवेदनलाई SFO लाई बुझाउनुपर्छ । अन्यथा, उनीहरूले आयस्रोत जाँच उत्तीर्ण गर्न सक्ने र योग्यताको मापदण्ड पुऱ्याउने भए तापनि Grant-KG सामान्यतया वितरण गरिने छैन ।
विद्यालय पाठ्यपुस्तक सहयोग (TA) योजना	आवेदकहरूले आफ्नो आवेदन 31 अक्टुबर 2021 भन्दा ढिलो नहुने गरि SFO लाई बुझाउनुपर्छ । अन्यथा, उनीहरूले आयस्रोत जाँच उत्तीर्ण गर्न सक्ने र योग्यताको मापदण्ड पुऱ्याउने भए तापनि विद्यालय पाठ्यपुस्तक सहयोग सामान्यतया निकास हुने छैन ।
विद्यार्थी यात्रा अनुदान (STS) योजना	1 नोभेम्बर 2021 मा वा त्यसपछि आफ्नो आवेदन फारम बुझाउने र आयस्रोत जाँच पास गर्ने र योग्यताको मापदण्ड पुऱ्याउने आवेदकहरूको सम्बन्धमा, योग्य विद्यार्थी-आवेदकहरूलाई विद्यार्थी यात्रा अनुदान (यदि लागू हुने भएमा) भुक्तान गर्ने कार्य हरेक मामिलाहरूको परिस्थितिहरूको आधारमा, आवेदन प्राप्त भएको मितिबाट वा विद्यार्थी-आवेदकलाई विद्यालयमा भर्ना गरेको मितिबाट (वा पहिले CSSA प्राप्त गरिरहेका विद्यार्थीहरूको लागि CSSA प्राप्त हुन बन्द भएको मितिबाट) सुरु गरिनेछ ।
इन्टरनेट उपयोग शुल्कको लागि अनुदान योजना (SIA)	1 फेब्रुअरी 2022 (अर्थात् 2021/22 स्कूल वर्षको उत्तरार्धमा) त्यसपछि आफ्नो आवेदन फारम बुझाउने आवेदकहरूको सम्बन्धमा, यदि आवेदकहरू आयस्रोत जाँच उत्तीर्ण गर्ने र योग्यताको मापदण्ड पुऱ्याउन सक्ने योग्य आवेदकहरूलाई SFO को आंशिक भुक्तानी गरिन सक्छ ।

- (iv) SFO ले आवेदनहरू प्राप्त भएको जानकारी आवेदकको हडकडको मोबाइल फोन नम्बरमा SMS पठाएर वा लिखित रूपमा (हडकडको मोबाइल फोन नम्बर उपलब्ध गराउन असमर्थ आवेदकहरूलाई लागू हुने) दिनेछ । यदि आवेदकहरूले आवेदन फारम बुझाएको 10 कार्य दिन भित्रमा SFO बाट SMS वा लिखित रूपमा आवेदन प्राप्त गरेको जानकारी प्राप्त नगरेमा गलत डेलिभरी भएको वा डेलिभरी नै नभएको कारणले आवेदन प्रक्रियामा ढिलाइ हुन नदिनका लागि SFO ले आवेदन प्राप्त गरेको छ कि छैन भनेर जाँचन कृपया SFO को सोधपुछको हटलाइन (2802 2345) मा फोन गर्नुहोस् ।
- (v) यदि मूल्यांकनको अवधि (1 अप्रिल 2020 देखि 31 मार्च 2021 सम्म) पछि, आवेदकको पारिवारिक विवरण (जस्तै पारिवारिक संरचना, वित्तीय स्थिति, आदि) मा पर्याप्त परिवर्तन भएमा, आवेदक हामीलाई प्रासंगिक समर्थन दस्तावेजसँगै लिखित रूपमा सुचित गराउन सक्छन् । SFO ले प्रत्येक मामिलालाई आफ्नो व्यक्तिगत योग्यता अनुसार विचार गर्नेछ ।

आयस्रोत जाँच तथा सहयोगका तहहरू

- (i) विद्यार्थी वित्तीय सहयोग र यसको सहयोग तहको लागि परिवारको योग्यता निर्धारण गर्न SFO ले "समायोजित पारिवारिक आय" (AFI) पद्धतिको प्रयोग गर्नेछ । यसको सूत्र यस्तो छ :

$$\text{AFI} = \frac{\text{परिवारको कुल वार्षिक आय}}{\text{परिवारको सदस्य सङ्ख्या} + (1)}$$

- (ii) परिवारको कुल वार्षिक आयमा आवेदक र उनको पति/पत्नीको वार्षिक आय; यदि हुने लागू भएमा परिवारसँगै बसोबास गर्ने अविवाहित बच्चा/बच्चाहरूको वार्षिक आयको 30%; यदि लागू हुने भएमा आफन्त/साथीहरूले गरेका आर्थिक योगदानहरू पर्छैन ।
- (iii) सामान्यतया परिवारका सदस्यहरू भन्नाले आवेदक, उनको पति/पत्नी, परिवारसँगै बसोबास गर्ने अविवाहित बच्चा/बच्चाहरू र आवेदक वा उनको पति/पत्नीले सहारा प्रदान गरिरहेका आश्रित अभिभावक (हरू) लाई बुझिन्छ ।
- (iv) 2 देखि 3 जनासम्म सदस्यहरू भएका एकल-अभिभावक भएका परिवारहरूको सम्बन्धमा, $\text{A} \sqrt{\text{सूत्रको भाजक "प्लस 1 फ्याक्टर" बढेर 2 हुनेछ ।}}$
- (v) 2021/22 विद्यालय वर्षमा सहयोगका विभिन्न तहहरूका लागि योग्यताको मापदण्डहरू तलको तालिकामा सूचीबद्ध गरिएको छ । कृपया $\text{A} \sqrt{\text{भनेको परिवारको औसत आय होइन भन्ने कुरा ध्यानमा राख्नुहोस् ।}}$

2021/22 विद्यालय वर्ष - रू.समूहहरू (HK\$)	सहयोगको तह
0 – 41,360	पुरा/ पूर्ण छुट (100%) *
41,361 – 79,976 [#]	आधा / 1/2 छुट (50%)
> 79,976	अयोग्य (योग्य नभएका आवेदनहरू)

* 2021/22 विद्यालय वर्षमा 3-सदस्यीय तथा 4-सदस्यीय परिवारहरूको सम्बन्धमा, पूर्ण सहयोग तहको लागि AFI सीमा क्रमशः \$50,071 तथा \$46,066 रहेको छ । एकल-अभिभावक भएको 2-सदस्यीय तथा 3-सदस्यीय परिवारहरूको सम्बन्धमा, पूर्ण सहयोग तहको लागि AFI सीमा निर्धारण गर्ने र AFI को हिसाब गर्नका लागि उनीहरूलाई क्रमशः 3-सदस्यीय तथा 4-सदस्यीय परिवारहरूको रूपमा मानिनेछ ।

[#] प्रि-प्राथमिक विद्यार्थीहरूलाई वित्तीय सहयोगको लागि, यदि परिवारको $\text{A} \sqrt{\text{रू.}} 41,361$ र $\text{रू.}} 50,664$ को बीचमा छ भने सहयोगको तह 3/4 छुट (75%) हुन्छ; र यदि $\text{रू.}} 50,665$ तथा $\text{रू.}} 79,976$ को बीचमा छ भने सहयोगको स्तर आधा छुट (50%) हुन्छ ।

अनुदानको निकास

- प्राथमिक तथा माध्यमिक विद्यार्थीहरूको वित्तीय सहयोगको लागि, SFO ले योग्य आवेदकहरूलाई अटोपे मार्फत वित्तीय सहयोग वितरण गर्नेछ । (नोट: सामान्यतया योग्य आवेदकहरूलाई TA तथा SIA को अस्थायी रकम जुलाई/अगस्तको अन्त्यतिरबाट वितरण गरिन्छ तर STS भने अक्टोबर पछि मात्र निकास गरिन्छ । नयाँ आवेदकहरूलाई सामान्यतया अक्टोबरमा वा अक्टोबर पछि मात्र अनुदान रकम वितरण गरिनेछ ।)
- प्रि-प्राथमिक विद्यार्थीहरूका लागि, शुल्क छुट रकमको नतिजाको सूचना जारी भएको 10 कार्य दिन भित्रमा शिक्षा शुल्क छुटको लागि स्वीकृत रकम देजारीले सोझै किन्डरगार्टन/बाल स्याहार केन्द्रहरूलाई भुक्तान गर्नेछ । त्यसपछि किन्डरगार्टन/बाल स्याहार केन्द्रहरूले आवेदकहरूलाई भुक्तानी गर्ने व्यवस्था मिलाउनेछ । (नोट: सेप्टेम्बर 10 को अन्त्यतिरबाट सुरु गर्दै SFO ले योग्य आवेदकहरूको शुल्क छुट सम्बन्धित विद्यालयमार्फत र किन्डरगार्टन विद्यार्थीहरूका लागि विद्यालयसम्बन्धी खर्चहरूका लागि अनुदान योग्य आवेदकहरूका बैंक खातामा अटोपे मार्फत खण्ड-खण्ड गरेर वितरण गर्नेछ ।)

सोधपुछ

- वित्तीय सहायता योजनाहरू तथा आवेदन प्रक्रियासँग सम्बन्धित सोधपुछको लागि, कृपया हाम्रो 24 घण्टे सोधपुछ हटलाइन 2802 2345 मा फोन गर्नुहोस् । हटलाइनमा फोन गर्दा यदि आवेदकहरूले 8 वटा भाषाहरू चाइनिज र अंग्रेजी बाहेक (बाहासा इन्डोनेसिया, हिन्दी, नेपाली, पञ्जाबी, टागालोग, थाई, उर्दु र भियतनामी समेत) मा आवेदन सम्बन्धी सोधपुछ गर्न चाहेंमा कृपया टेलिफोन लाइनमा सम्पर्क स्थापित भइसकेपछि '4' नम्बरलाई थिचेर 'अन्य भाषाहरू' को विकल्प चयन गर्नुहोस् । वैकल्पिक रूपमा, थप जानकारीको लागि आवेदकहरू SFO को गृहपृष्ठ (www.wfsfaa.gov.hk/sfo) जान सक्छन् ।
- आवेदकहरूलाई अङ्ग्रेजी तथा 8 अन्य भाषाहरूमा अनुवाद तथा दोभाषे सेवाको आवश्यक भएमा त्यसको लागि अल्पसंख्यक जाति निवासीहरूको सहिष्णुता र अभिवृद्धि केन्द्र (CHEER) लाई फोनबाट सम्पर्क गर्न सकिन्छ । CHEER को हटलाइन नम्बरहरू तल सूचीबद्ध गरिएका छन् - बाहासा इन्डोनेसिया (3755 6811); हिन्दी (3755 6877); नेपाली (3755 6822); पञ्जाबी (3755 6844); टागालोग (3755 6855); थाई (3755 6866) उर्दु (3755 6833), र भियतनामी (3755 6888) । CHEER का सेवाहरूको विस्तृत विवरणहरूका लागि आवेदकहरू यसको गृहपृष्ठ (<http://www.hkcs.org/en/services/cheer>) मा पनि जान सक्छन् ।